

दीक्षान्त समारोह सम्पन्न

१९ जेष्ठ, काठमाण्डौ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा प्रहरी निरीक्षक आधारभूत तालिम १६५ औं समूह तथा Post Graduate Diploma in Police Sciences 8th Batch को एक भव्य समारोहकाबिच दीक्षान्त कार्यक्रम सम्पन्न भयो। नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माननीय उप-प्रधान तथा गृहमन्त्री श्री बिमलेन्द्र निधी, माननीय गृह-राज्यमन्त्री ईन्द्र बहादुर बाँनिया, माननीय न्यायाधिवक्ता श्री रमन कुमार श्रेष्ठ, गृह-सचिव श्री लोक दर्शन रेग्मी, प्रहरी महानिरीक्षक श्री प्रकाश अर्याल, शसस्त्र प्रहरी महानिरीक्षक श्री सिंह बहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक श्री दिलीप रेग्मी, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. श्री डिल्ली राज शर्मा लगायतका विशिष्ट अतिथिज्यूहरूको उपस्थिति रहेको थियो।

प्रशिक्षार्थीहरूद्वारा आकर्षक कवाज प्रदर्शनसँगै शुरु भएको कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक श्री देवेन्द्र सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै संक्षिप्त रूपमा तालिम सम्बन्धी जानकारी समेत प्रस्तुत गर्नु भयो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. श्री डिल्लीराज शर्माले त्रि.वि. र नेपाल प्रहरीको सहकार्यमा PGDPS कार्यक्रम संचालन भईरहेको र निकट भविष्यमा Masters in Police Sciences समेत शुरुवातको अन्तिम चरणमा पुगेको जानकारी दिनु भयो। कार्यक्रममा नेपाल सरकारका माननीय गृहमन्त्री श्री बिमलेन्द्र निधीज्यूले मन्तव्यका क्रममा दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई शुभकामना दिनुका साथै व्यवसायिक जीवनको सफलताको कामना समेत गर्नु भयो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहालले तालिममा विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी संगठन कानून कार्यान्वयन तथा सरकारको कार्यकारीणी अधिकारको कार्यान्वयनमा समेत अग्र पंङ्क्तिमा रहनुका साथै प्रहरी संगठनले कानूनको आँखाको रूपमा सबै स्थानलाई निग्रानी राख्ने हुंदा "Iron Hand of Government" भन्दा अतिसयोक्ति नहुने बताउनु भयो। सम्माननीय प्रधानमन्त्रीज्यूले सम्बोधनकै क्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, व्यवसायिक तथा कुशल जनशक्ति उत्पादनमा अहोरात्र क्रियाशील रहेको परिप्रेक्ष्यमा यस प्रतिष्ठानलाई अझ समृद्ध

र विकसित गराई दक्षिण एसिया कै Neutral Venue को रुपमा विकास गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

१९ महिना भन्दा लामो प्रहरी निरीक्षक आधारभूत तालिम १६५ औं समूहमा सर्वप्रथम, प्र.प्र.नि. नारायण थापा, सर्वद्वितीय प्र.प्र.नि. मोतीलाल योज्जन तामाङ्ग, सर्व तृतीय प्र.प्र.नि. केशवराज भट्ट, अध्ययन प्रथम प्र.प्र.नि. नरेश राज मल्ल, शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम प्र.प्र.नि. मोतीलाल योज्जन तामाङ्ग, प्रहरी युक्ती तथा कारवाही प्रथम प्र.प्र.नि. दीपक थापा, कवाज प्रथम प्र.प्र.नि. नर बहादुर साउद र महिला तर्फ प्रथम हुने प्र.प्र.नि. अनु लामालाई सम्माननीय प्रधानमन्त्रीज्यूले पुरस्कृत गर्नु भयो । प्रहरी निरीक्षक आधारभूत तालिम १६५ औं समूहमा १३ जना महिला प्रशिक्षार्थीहरू र ११९ जना पुरुष प्रशिक्षार्थीहरू गरी कूल १३२ जना प्रशिक्षार्थीहरू दीक्षित हुनु भयो । कार्यक्रमको अन्त्यमा संगठन प्रमुख प्रहरी महानिरीक्षक श्री प्रकाश अर्यालले कार्यक्रममा उपस्थित प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण अतिथिहरूका साथै उपस्थित सम्पूर्ण अविभावक वर्ग, प्रशिक्षार्थी वर्ग, तथा दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नु भयो ।